



## गौरादह राजपत्र

---

गौरादह नगरपालिकाद्वारा प्रकाशित

---

खण्ड १ संख्या १, असार ३२ गते, २०७५ साल,  
भाग १

---

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा १  
बमोजिम गौरादह नगर सभाले स्वीकृत गरी जारी गरेको तल लेखिए  
बमोजिमको ऐन सर्वसाधारणको जानकारीकालागि प्रकाशन गरिएकोछ ।

गौरादह नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित  
गर्न बनेको कानून, २०७५

प्रस्तावना:

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम गौरादह  
नगरपालिकाको सञ्चित कोषको संचालनगर्न, बजेट तथा कार्यक्रम तर्जुमा  
गर्न, निकासा तथा खर्चगर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन  
गर्न, आर्थिक कारोबारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक  
तथा अन्तर्राष्ट्रीय लेखापरीक्षण गर्न, बेरुजु फँच्याँट तथाअसुल उपर गर्न गराउन,  
आर्थिक कार्यविधिलाई नियमित व्यवस्थित र जवाफदेही बनाउन बान्धनीय  
भएकोले, नेपालको संविधानको धारा २२३ बमोजिमको गौरादह नगरसभाले यो  
कानून बनाएको छ ।

### परिच्छेद-१

#### प्रारम्भिक

**सीक्षात् नाम र प्रारम्भः** (१) यस कानूनको नाम "गौरादह नगरपालिकाको आर्थिक कार्यविधि कानून, २०४५" रहेकोछ ।

(२) यो कानूनसभावाट पारित गरिनार राजपत्रमा प्रकाशित मितिवेदि लागू हुनेछ ।

**२. परिभाषा :** विषय वा प्रसंगले अर्को अर्थ नलागेया यस कानूनमा,-

(क) "असुल उपर गर्नु पर्ने रकम" भन्नाले प्रचलित ऐन बमोजिस भूकानी दिन नहुने रकम भूकानी दिएको वा बढी हुने गरी भूकानी दिएको वा घटी रकम असुल गरेको कारणबाट असुल उपर गर्नु पर्ने भनी लेखापरीक्षण हुँदा ठह-चाइएको बेलुङ रकम सम्झनु पर्दै र सो शब्दले तिनामिना वा मस्तैट गरेको रकम तथा नगरलाई तिनु बुझाउनु पर्ने अन्य कुनै रकम कलम समेतलाई जनाउँछ ।

(ख) "अनितम लेखापरीक्षण" भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनुपर्दै ।

(ग) "आन्तरिक लेखापरीक्षण" भन्नाले गौरादह नगरपालिकाको तोकिएको शाखा वा अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्झनुपर्दै ।

(घ) "आधिक वर्ष" भन्नाले होरेक वर्षको सार्वन महिनाको एक वर्तोदेखि अर्को वर्षको आषाढ महिनाको मसान्तसम्मको बाह महिनाको अवधिलाई सम्झनुपर्दै ।

(ङ.) "एक तह गाउँपालिको अधिकारी" भन्नाले वडा सचिव र विषयगत शाखा प्रमुखको हकमा गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हकमा गौरादह नगरपालिकाको प्रमुख रप्रमुखको हकमा नगर कार्यपालिका सम्झनुपर्दै ।

**बंड १ संख्या १, असार ३२ गते, २०७५ साल**

(च) "कारोबार" भनाले सरकारी चल, अचल, नगदी तथा

जिन्सी धनमाल जिम्मा लिई प्रचलित तेन बमोजिम निधारित काममा खर्च वा दाखिला गर्ने सम्बन्धी सम्पूर्ण काम सम्झनु पर्छ ।

(छ) "प्रमुख प्रशासकीय अधिकृत" भनाले गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ ।

(ज) "कार्यालय" भनाले नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्छ । सो शब्दले नगरपालिका मातहत रहेको विषयगत शाखा वा विभाग वा महाशाखा वा कार्यालय वा एकाइहरूलाई समेत जनाउनेछ ।

(झ) "(झ)" कार्यालय प्रमुख" भनाले खण्ड (झ) र (ज) बमोजिमको कार्यालयको प्रशासकीय प्रमुख भई कामकाज गर्ने तोकिएको पदाधिकारी सम्झनु पर्छ ।

(ञ) "जिम्मेवार व्यक्ति" भनाले लेखा उत्तरदायी अधिकृतवाट अधिकार युम्पए बमोजिमको कार्य संचालन गर्ने, जिम्मा लिई, खर्च गर्ने, लेखा राङ्गे, आलारिक तथा अन्तिम लेखापरीक्षण गराई बैरुनु फैस्ट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने कर्तव्य भएको व्यक्ति सम्झनुपर्छ र सो शब्दले गौरादह नगरपालिकाको कामको लागि सरकारी नगदी वा जिन्सी लिई वा नलिई यो काम फैस्ट गर्ने जिम्मा लिई जुन्सुकै व्यक्ति समेतलाईजनाउन्छ ।

(ट) "तानुक कार्यालय" भनाले बडा कार्यालय तथा विषयगत कायालयको हक्मानगर कार्यालिकाको कार्यालय सम्झनुपर्छ ।

(ठ) "तोकिएको" वा "तोकिएक्टमोजिम" भनाले यस कानून अन्तर्गत बनेका नियमावली, निर्देशिका वा कार्यविधिमा तोकिएको वा तोकिएक्टमोजिम सम्झनुपर्छ ।

(ड) "नगरपालिका" भनाले गौरादह नगरपालिका सम्झनुपर्छ ।

**बंड १ संख्या १, असार ३२ गते, २०७५ साल**

(इ) "प्रदेश सञ्चित कोष" भनाले सीधानाको धारा २०४ बमोजिमको सञ्चित कोष सम्झनुपर्छ ।

(ण) "बजेट संकेत" भनाले नेपाल सरकारले स्वीकृत गरेको आर्थिक संकेत तथा वर्गीकरणको अधिनमा रही नगरपालिकाको कार्यालय, विषयगत शाखा, बडा कार्यालय वा सो सरहको दोषाधिकार भएका आयोजना कार्यक्रम आदिकोकम प्रकृति र सांगठन समेत छुटिने गरी नगरपालिकाले दिएको संकेतलाई जनाउँछ ।

(त) "बैरुन्जु" भनाले प्रचलित कानून बमोजिम पुस्ताउनु पर्ने रीत नपुचाई कारोबार गरेको वा राष्ट्र गर्ने लेखा नराखेको तथा अनियमित वा बेमासीब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको वा ठैन्याइएको कारोबार सम्झनुपर्छ ।

(थ) "बैक" भनाले सञ्चित कोषको सञ्चालन गर्ने नेपाल राष्ट्र बैकबाट स्कीफ्टी प्राप्त गौरादह नगरपालिकाले तोकेको कुनै बैक सम्झनु पर्छ र सो शब्दले त्यस्तो बैकको अधिकार प्रयोग गरी कारोबार गर्नेगरी तोकिएको बैकको शाखा समेतलाई जनाउँछ ।

(द) "मातहत कार्यालय" भनाले गौरादह नगर पालिका मातहत रहेको बडा कार्यालय वा विषयगत शाखा, महाशाखा, विभाग वा कार्यालय र एकाइ सम्झनुपर्छ ।

(झ) "लेखा" भनाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख खाता, किराब आदि र सो कारोबारलाई प्रमाणित गर्ने जन्य कागजात र प्रतिवेदनका साथै विद्युतीय प्रविधिवाट राखिएको अभिलेख र आर्थिक विवरण समेतलाई सम्झनुपर्छ ।

(न) "लेखा उत्तरदायी अधिकृत" भनाले आप्नो र मातहत कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, चाहिंक बजेट तयार गर्ने र सो बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सुन्नने, बजेट तथा कार्यक्रम अनुसार हुने

**बण्ड १ संख्या १, असार ३२ गते, २०७५ साल**

आर्थिक कारोबारको लेखा राज्ञे र राज्ञ लगाउने, लेखा विवरण तथार गर्ने गराउने, विनियोजन, राजस्व, भरीटी, जिन्सी र अन्य जुनसँकै कारोबारको आन्तरिक तथा अन्तम लेखापरीक्षण गराउने, बेरु नियमित गर्ने गराउने, असुल उपर गर्ने गराउने वा मिन्हा गर्ने गराउने करिव्य भएको गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ।

(प) "वडा कार्यालय" भनाले गौरादह नगरपालिकाको वडा कार्यालय सम्झनुपर्छ।

(फ) "वडा चयिनिव" भनाले गौरादह नगरपालिकाको वडा सचिवलाई सम्झनुपर्छ।

(ब) "विनियोजन" भनाले गौरादह नगरपालिका सभाद्वारा विभिन्न कार्यहरूकालागि विभिन्न शीर्षकमा खर्च गर्ने विनियोजन भएको रकम सम्झनुपर्छ।

(भ) "वित्तीय विवरण" भनाले नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै निश्चित अवधिमा भएको आर्थिक कारोबारको समिक्षित स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुले गरी तथार गरिएको विवरण सम्झनुपर्छ र सो शब्दले कारोबारको स्थिति दर्शाउने गरी शीर्षकका आधारमा बनाइएको जेट अनुमान, निकाशा, खर्च, आमदानी, दाखिला र बांकी रकम समेत खुलाइएको प्राप्ति र भुक्तानी विवरण र सोसँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जगाउँछ।

(म) "साविधान" भनाले नेपालको साविधान सम्झनुपर्छ।

(य) "साङ्घिकत कोष" भनाले गौरादह नगरपालिकाको सञ्चित कोष सम्झनुपर्छ।

(र) "साचा" भनाले गौरादह नगर सभा सम्झनुपर्छ।

(ल) "संपरीक्षण" भनाले आन्तरिक वा अन्तम लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुको सम्बन्धमा पेश हुन

**बण्ड १ संख्या १, असार ३२ गते, २०७५ साल**

आएका स्पष्टीकरण वा प्रतीकाया साथ सल्लन प्रमाण तथा कागजातको आधारमा गरिने फर्दोट सम्बन्धी कार्यलाई सम्झनुपर्छ र सो शब्दले सभावाट गठित लेखा समीतवाट प्राप्त सुनान वा निर्देशनका आधारमा गरिने प्रकाशन वा अनुगमन कार्य समेतलाई जगाउँछ।

(ब) "कार्यपालिका" भनाले गौरादह नगर कार्यपालिका सम्झनुपर्छ।

(श) "सार्वजनिक जपाफदेहीको पद" भनाले पारिश्रमिक ठेकेएको वा ठेकेएको जे भए तापनि कुनै रूपमा नियुक्त हुने वा निवाचित हुने वा मनोनयन हुने कानूनी मान्यता प्राप्त सार्वजनिक काम, करिव्य र अधिकार भएको पद सम्झनुपर्छ।

(ष) "विषयगत शाखा" भनाले गौरादह नगरपालिका अन्तर्गत रहेको विषयगत विभाग, महाशाखा, शाखा, कार्यालय वा एकाइलाई सम्झनुपर्छ।

### परिच्छेद-२

#### सञ्चित कोष सञ्चालन सम्बन्धी व्यवस्था

३. सञ्चित कोषको सञ्चालन: (१) सञ्चित कोषमा देतायका रकमहरू रहनेछन्:-

(क) नगर सभावाट स्वीकृतकानुन वा जम लगाईएको कर तथा गैर कर बापत असुल भएको राजस्व रकम।

(ख) नेपाल सरकार तथा प्रदेश सरकारवाट राजस्व बाँडफाँडवापत प्राप्त रकम।

**बष्ट १ संखा १, असार ३२ गते, २०७५ साल**

(ग) नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान, सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदान वापत प्राप्त रकम।

(घ) नगरपालिकाले लिएको आन्तरिक च्याण वापतको रकम।

(ङ) अन्य प्रचलित कानून वर्मोजम नगरपालिका नाममा प्राप्त भएको अन्य आय वापतको रकम।

(१) उपदफा (१) वर्मोजिमको रकम नेपाल राष्ट्र बैंकबाट नाममा प्राप्त भएको अन्य आय वापतको रकम।

(२) उपदफा (१) वर्मोजिमको रकम नेपाल राष्ट्र बैंकबाट जमा गरिनेछ।

(३) नेपालको सविधान, यो कानून अन्य प्रचलित कानूनको अधीनमा ही सञ्चित कोषको सञ्चालन नगरपालिकाको कार्यालयले तोके बमोजिम गर्नेछ।

४. सञ्चित कोषको लेखा राणे उत्तरदायित्व: (१) सञ्चित कोषको लेखा अधिकारीक रूपमा राणे तथा त्यसको वार्षिक वित्तीय विवरण तथार गर्ने तथा लेखा दोखिला गर्ने गराउने कर्तव्य र उत्तरदायित्व नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हुनेछ।

(२) उपदफा (१) वर्मोजिमको लेखा राणे तथा सोको वित्तीय विवरण सभामा र प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालय, एवं महालेखा परीक्षक समक्ष पेश गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए चमोजिम हुनेछ।

(३) उपदफा (१) वर्मोजिमको लेखा राणे तथा सोको वित्तीय विवरण सभामा र प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालय, एवं महालेखा परीक्षक समक्ष पेश गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए चमोजिम हुनेछ।

**बजेट निर्माण तथा वार्षिक कार्यक्रम तर्जुमा, निकासा, खर्च, परिच्छेद - ३**

**बजेट निर्माण तथा वार्षिक कार्यक्रम तर्जुमा, निकासा, खर्च, रकमान्तर तथा नियन्त्रण**

(१) बजेट तथा कार्यक्रम तर्जुमा गर्ने (१) आगामी आर्थिक वर्षमा नगरले सम्पादन गर्नुपर्ने कार्य तथा कार्यक्रमको लागि सविधानको धारा २३० वर्मोजिम बजेट तथार गर्ने गराउने र सभामा पेश गर्ने पारित गराउने उत्तरदायित्व कार्यपालिकाको हुनेछ।

(२) उपदफा (१) वर्मोजिम बजेट तथा कार्यक्रम तर्जुमागर्ने प्रयोजनकालागि उपलब्ध हुने श्रोत तथा खर्चको सीमाको पूर्णुमान धारा आर्थिक वर्षको चैत्र मसान्तमित्र गरिसक्नु पर्नेछ।

(३) उपदफा (२) वर्मोजिम श्रोत र खर्चको सीमा नियोग भएपछि नियोगित श्रोत तथा खर्चको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नु पर्नेछ।

(४) आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार १५ गतेपछि सभामा प्रस्तुत गर्नुपर्नेछ।

(५) आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नगरपालिका स्वीकृत आवधिक योजना र मध्यकालीन खर्च संरचनालाई मूल आधार बनाउनु पर्नेछ।

(६) नगरपालिकाले चाटा बजेट निर्माण गर्नुपर्ने भएमा धारा पूर्ति गर्ने ग्रोत समेतको खाक तथार गर्नु चाहे।

(७) बजेट तथा कार्यक्रम तर्जुमा, छलफल एवम् बजेटको मस्योदालाई जीतिम रूप दिई पारित गर्दा अपनाउनुपर्ने कार्यविधि तोकिए चमोजिम हुनेछ।

बजेट निकासा: (१) सभावाट बजेट स्वीकृत भएको७ दिनभित्र स्वीकृत बजेट विवरण अनुसार बच्च गर्ने अद्वितीय प्रमुख प्रशासकीय अधिकृतले मातहत कार्यालय प्रमुखलाई दिनुपर्नेछ।

(२) उपदफा (१) बमोजिमको अल्पारीप्राप्त भएपछि तोकिए बमोजिम वैकमार्फत प्राप्ति, निकाशा र भुक्तानी गर्नुपर्नेछ ।

तर आर्थिक वर्षको अन्तम दिनमा चण वायित्वको भुक्तानी र हिसावमिलान बोहेकको अन्य भुक्तानी सम्बन्धीकाम हुनेछैन ।

(३) उपदफा (२) बमोजिम प्राप्ति, निकाशा तथा भुक्तानी गर्दा सधीय महानेखा नियनक कार्यालयले तोकिएप्रको मापदण्ड बमोजिम हुनेगरी एकल खाता कोष प्रणाली अवलम्बन गरिनेछ ।

(४) रकम निकाशा भएपछि तोकिएकापदाधिकारीको संयुक्त दस्तावेट बैक खाता सचालन गर्नुपर्नेछ ।

(५) स्थीकृत बजेट तथा कार्यक्रम बमोजिम स्थीकृत बजेटको परीधिभित त्वेर प्रधालित कानूनभमोजिम खर्च गर्ने, लेखा राखी वा गठन लगाइ लेखा पेश गर्ने, लेखापरीक्षण गराउने, बेरुजु फब्यूट तारेर कार्यपालिकामा पेश गर्ने उत्तरदायित्व लेखा जतरदायी अधिकृतको हुनेछ ।

(६) यस कानूनर प्रचलित अन्य कानून बमोजिम रकम निकाशा दिने तथा कोष सञ्चालन गर्ने गराउने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(७) बजेट रोक्का वा नियन्त्रण गर्न सक्ने: दफा ६ मा जनसुक्ते कुरा लेखिएको भएतापनि नगरपालिकाको आर्थिक तिथित र सञ्चित कोषमा जम्मा रहेको रकमलाई मध्यनजर रारी विनियोजित रकममा आवश्यकता अनुसार नगरपालिकाले पूर्ण वा अधिकरूपमा रोक्का वा नियन्त्रण गर्न सक्नेछ ।

(८) गर्ने कार्यविधि : नगरपालिकाकोकार्य तथा आयोजना सञ्चालन गर्ने, धरौटी, दस्तुर, सेवा शुल्क लिने, घेरकी दिने तथा फब्यूट गर्ने, नगदी तथा जित्सी सम्पत्तिको सरक्षण गर्ने

खण्ड १ संख्या १, असार ३३ गते, २०७५ साल  
लिलाम विक्री गर्ने, भिन्ना दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

रकमान्तर तथा शोतान्तर (१) नगरपालिकाको स्थीकृत बजेटको कुनै एक बजेट उप शीर्षक अन्तर्गतको खर्च शीर्षकमा रकम पूँग भएमा सोनपुग भएको रकम कुनै एक वा एक भन्दा बढी शीर्षकमा बचत हुने रकमबाट २५ प्रतिशतमा नवदूने गरी नगर कार्यपालिकाले रकमान्तर गर्न सक्नेछ ।

तर पूँजीगत शीर्षकबाट चालू शीर्षकमा रकमान्तर गर्न सक्ने हुने ।

(२) उपदफा (१) बमोजिमको अधिकार आवश्यकता अनुसार नगर कार्यपालिकाले प्रभुत्व प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(३) नगरपालिकाको विनियोजन अन्तर्गत कुनै एक प्रकारको खर्च व्यहोने शोतमा रहेको रकम अको शोतमा साने र भुक्तानी विविध परिवर्तन गर्ने अधिकार समाको हुनेछ ।

(४) रकमान्तर तथा शोतान्तरसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

बजेट फिर्ता हुने: स्थीकृत आर्थिक बजेटमा विनियोजन भै निकाशा भएको रकम कुनै कार्यपाल खर्च हुन नसकी खर्च चातामा बैंकी रहेमा आर्थिक वर्षको अन्तमा सचित कोषमा फिर्ता दाखिला गर्नुपर्नेछ ।

परिच्छेद-४

**कारोबारको लेखा**

११. कारोबारको लेखा : (१) विनियोजन, धरौटी एवं राजमूल तथा अन्य कारोबारको लेखा द्वाहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम नगदमा आधारित लेखा प्रणाली अनुसार राखिनेछ।

तर महालेखा नियन्त्रक कार्यालयले नगदमा आधारित लेखा प्रणालीलाई परिमार्जन गरी परिमार्जित नगद आधार वा प्रोद्भाबी आधारमा लेखा राख्ने गरी तोकिं दिन सम्भेद।

(२) उप नियम (१) बमोजिमको लेखा राख्नाकालमि आवश्यक लेखा ढंचा महालेखा परिलक्षण स्वीकृत भए बमोजिम हुनेछ।

(३) नगरपालिकाले अनुदान सहायता लगानी, विनियोजन, राजस्व तथा धरौटीका अतिरिक्त अन्य सबै प्रकारका कारोबार र खर्चको लेखा नगरपालिकाले तयार गरी राख्नुपर्नेछ।

(४) लेखा उत्तरदायी अधिकृतले तोकिएको समयमित्र विनियोजन, राजस्व, धरौटी लागायतको एकीकृत वित्तीय विवरण तयार गरी नार कार्यपालिका, नगर सभा तथा महालेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनु पर्नेछ।

(५) आफ्नो निकाय र मातहत कार्यालयको सम्पति र दायित्वको लेखाकर्त एवं प्रितवेदन गर्न दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ।

१२. जिम्मेवार व्यक्ति जवाफदेही हुने : (१) जिम्मेवार व्यक्तिले प्रत्येक कारोबार स्पष्ट देखिने गरी प्रयोगित कानूनले तोके बमोजिमको रित पुऱ्याइ लेखा तयार गरीपाराई राख्नु पर्नेछ।

(२) आर्थिक प्रशासन संचालन गर्दा मातहत कार्यालयले प्रयोगित कानूनको पालना गरे नारको सम्बन्धमा आवश्यकता अनुसार रेखदेख, जाँचवुरुक्त तथा निरीक्षण गर्ने तथा मातहत

कार्यालयको हिसाब केन्द्रीय हिसाबमा समावेश गराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ।

(३) उपदफा (१) बमोजिम लेखा तथार गरेनगरेको वा उपदफा (२) बमोजिम लेखा उत्तरदायी अधिकृतले रेखदेख, जाँचवुरुक्त तथा निरीक्षण गर्दा वा लेखापरिक्षण हुँदा प्रचलित कानूनद्वारा निर्धारित प्रक्रिया पूरा नगरी कारोबार गरेको वा अन्य कुनै कैफियत देखिन आएमा जिम्मेवार व्यक्तिले त्यसको जवाफदेही वहन गर्नु पर्नेछ।

(४) कुनै मनासिव कारण नभई लेखा सम्बन्धी काममा अनियमित हुन गएमा जिम्मेवार व्यक्तिले तोकिएको अवधिमित्र अधिकार प्राप्त अधिकारी समझ कारण खुलाई नियमित पराउनको लागि पेश गरेमा लेखा उत्तरदायी अधिकृतले तोकिएको स्थादभित्र त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नु पर्नेछ।

तर मनासिव कारण नभई लेखा सम्बन्धी काममा अनियमितता हुन वाएको देखिन आएमा लेखा उत्तरदायी अधिकृतले जिम्मेवार व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ र त्यसपछि पनि दोहोरिन आएमा पटकैपिच्छै एक हजार रुपैयाँ जरिवाना गरी प्रणालित कानून बमोजिम विभागीय कारबाही समेत गर्न सम्भेद।

(५) उपदफा (४) बमोजिम निर्णय दिन पनि अधिकारीले तोकिएको स्थादभित्र निर्णय नदिएमा निजलाई एक तह माथिको अधिकारीले पहिलो पटक पाँच सय रुपैयाँ रसोही अधिकारीबाट पुः अर्को पटक त्यस्तो कार्य दोहोरिन आएमा पन्च सय रुपैयाँ जरिवाना गर्नु पर्नेछ।

(६) उपदफा (२) बमोजिम रेखदेख, जाँचवुरुक्त तथा निरीक्षण हुँदा यो कानून तथायस कानून अन्तरायत बनेको नियम बमोजिम निर्धारित प्रक्रिया पूरा नगरी कारोबार गरेको देखिन आएमा वा अन्य कुनै कैफियत देखिन आएमा जाँच गर्ने पठाउने तालुक कार्यालयले कलमे पिच्छे दुई सय रुपैयाँ जरिवाना गर्न

सम्बन्ध । एउटै जिम्मेवार व्यक्तिलाई तीन पटकभन्दा बढी जरिवाना भइसकेपछि पुनः त्यस्तो कार्य दोहोरिन आएमा कल मैपि छौं पाँच सय रूपैयाँ जरिवाना गरी प्रचलित कानून यमोजिम विभागीय कारबाही समेत गर्नु पनेछ ।

(७) यो कानून वा यस कानून अन्तर्गत बनेको नियम वमोजिम लेखा राखे तराखेको लेखा दाखिला गरे नगरेको र लेखापरीक्षण गराए नगराएको सम्बन्धमा समय सम्पर्कमा जाँच, निरीक्षण गरी आन्तरिक नियन्त्रण र रेखदेख गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

१३. राजस्व दाखिला र राजस्व लेखा : (१) प्रचलित कानून वमोजिम नगरपालिकालाई प्राप्त हुने राजस्व तथा अन्य आव रकमहरू कार्यालयमा प्राप्त भएपछि तोकिए वमोजिम सचित कोषमा आम्दानी देखिने गरी बैंक दाखिला गर्नु पनेछ ।

(२) राजस्वको लगात तथा लेखा राख्ने तथा फाँटवारी पेश गर्ने, लेखापरीक्षण गराउने र त्यसको अभिलेख राख्ने उत्तराधित्व प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

१४. नगदी जिन्नी दाखिला गर्ने र लेखा राख्ने : (१) जिम्मेवार व्यक्तिले आफ्नो जिम्मामा आएको सरकारी नार्दीको हक्कमा सोही दिन वा त्यसको भोलिपल्ट तोकिएको बैंक खातामा र जिन्नी मालसामान भए सात दिनभित्र तोकिएको स्थानमा दाखिला गरी शेस्ता खडा गर्नु पनेछ ।

(२) उपदफा (१) वमोजिमको स्यादाभित्र जिम्मेवार व्यक्तिले नगदी तथा जिन्नी दाखिला गरेको शेस्ता खडा गर्न नसकेमा त्यसको जनासिव कारण खुलाई एक तहभायिको अधिकारी समझ स्याद थपको लागि अनुरोध गान सम्भन्ध । यसरी अनुरोध भेजाएमा एक तह गाथिको अधिकारीले मनासिव कारण देखेमा एक पटक वा दुई पटक गरी बढीमा पैतालीस दिन सम्मको स्याद थपिदिन सम्भन्ध ।

(३) उपदफा (२) वमोजिम थपिएको स्यादाभित्र भीन शेस्ता खडा नगर्ने जिम्मेवार व्यक्तिलाई एक तह माथिको

अधिकारीले कलमै पिच्छे पाँच सय रूपैयाँ वा विगोको दश प्रतिशत सम्म जरिवाना गर्न सम्भन्ध ।

(४) आफ्नो जिम्मामा आएको सरकारी नगदी सोही दिन लेखन आएमा सम्बन्धित कार्यकारी अधिकृतले दश दिनसम्म हीलो गरेको भए दश प्रतिशत जरिवाना गरी सो दाखिला गर्न जाउने र पन्थ दिनसम्म हीलो गरेको भए पन्थ प्रतिशत जरिवाना गरी सो गमेत दाखिला गर्न लाग्नुने र पन्थ दिनभन्दा बढी हीलो गरेको भए पञ्चीस प्रतिशत जरिवानागरी नगद दाखिला गर्न लगाई कसूरको माचा अनुसार प्रचलित कानून वमोजिम विभागीय कारबाही समेत गर्न गराउन सम्भन्ध ।

१५. गार्थिक प्रतिवेदन पेश गर्ने : (१) लेखा उत्तराधारी अधिकृतले तोकिएका जवाधिभित्र प्रत्येक गार्थिक वर्षको सञ्चित कोषपको अन्तरिक विनियोजन, राजस्व, धरौटी, वैदेशिक अनुदान र क्षण सहायता तथा लगानीको एकीकृत गार्थिक विवरण तथार गरी नगर कार्यपालिका, नारासभा, महालेखा नियन्त्रक कार्यालय र महालेखा परिषाकको कार्यालयमा वा लेखापरीक्षक समझ तोकिए

(२) जिम्मेवार व्यक्तिले कारोबारको लेखा र सम्बन्धित कागजात तोकिएको कार्यालयमा वा लेखापरीक्षक समझ तोकिए वमोजिम दाखिला गर्नु पनेछ ।

(३) नगरपालिकाको वितीय विवरणनेपाल सरकारले अनलम्बन गरेको गार्थिक संकेत तथा वर्गीकरण अनुरूपको हुनेछ ।

(४) राजस्व, नगदी, जिन्नी तथा धरौटी दाखिला गर्न तथा त्यसको लेखा अभिलेख ग्रामविहिक रूपमा राख्ने अन्य कार्यविधि तोकिए वमोजिम हुनेछ ।

१६. हानी नोक्सानी अस्तु उपर गरिने : यस परिच्छेद वमोजिम राख्नुपर्ने कारोबारको लेखा ठिकसंग नराखेको कारणबाट नगरपालिकालाई युनै किसिमको तानी नोक्सानी तथा भति हुन जिम्मेवार व्यक्तिलाई गर्ने गएको हानी नोक्सानी तथा भतिपूर्ति

## परिच्छेद-५

**आन्तरिक नियन्त्रण, लेखा परीक्षण तथा बेरुजु असूल फँक्स्यॉट**

१७. **आन्तरिक नियन्त्रण प्रणाली** (१) नगरपालिकाले आफ्नो र मातहतका कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली 'सुइङ गर्न कार्ययोजना बनाई लागु गर्नुपर्नेछ।

(२) आन्तरिक नियन्त्रण कार्ययोजना लागु गर्दा महालेखा नियन्त्रक कार्यालयले जारी गरेको आन्तरिक नियन्त्रण प्रणालीको सिद्धान्त, नीति, ढंचा र कार्यविधिलाई मार्गदर्शनको रूपमा लिनु पर्नेछ।

१८. **आन्तरिक लेखा परीक्षण** (१) नगरपालिका र मातहत कार्यालयहरुको आधिकारीको लेखा परीक्षण नियमितता, भित्त्याचिता, कार्यदक्षता र प्रभावकारिताका आधारमा तोकिएको मापदण्ड भित्र रही नगरपालिकाको आन्तरिक लेखा परीक्षण थाखावा तोकिएको अधिकृतबाट हुनेछ।

(२) नगरपालिकाको आन्तरिक लेखा परीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(३) नगरपालिकाको आन्तरिक वा अन्तिम लेखा परीक्षण हुँदा सरकारी नगदी बोजिन्दी मालसामानको लागत छुट गरेको वा सरकारलाई हाती नोक्सानी पुऱ्याएको देखिएमा कार्यकारी अधिकृतले त्यसो जिम्मेवार व्यक्तिबाट हानि नोक्सानी भएको रकम असूल गरी कसूरको मात्रा अनुसार विभागीय कारबाही समेत गर्नुपर्नेछ।

१९. **स्पष्टीकरण निर्देश उपर कारबाही** : (१) कार्यालयको सरकारी नगदी जिन्नी आय-व्ययको लेखा आकिस्मक निरीक्षण गर्दा या आन्तरिक वा अन्तिम लेखा परीक्षणको मैलिलामा भोक्तिएको प्रश्नको जवाब वा माग गरिए बमोजिमको लेखा तथा विवरण तोकिएको म्यादीमन्त्र दाखिला गर्न सम्बन्धित लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिको कर्तव्य हुनेछ।

बाण्ड १ संख्या १, बसार ३२ गते, २०७४ साल

(२) उपदक्षा (१) बमोजिम तोकिएको म्यादीमन्त्र काम सम्पन्न गर्ने नसकिने भइमनासिव माफिकको कारण सहित स्पाद थपको लागि अनुरोध गरेमा र त्यसो कारणमनासिव देखिएमा सो प्रश्न सोधनी गर्ने वा विवरण माग गर्ने अधिकारी वा निकायले मनासिव माफिकको स्पाद थप गरिदिन सबनेछ।

(३) उपदक्षा (१) र (२) बमोजिम दिइएको म्यादीमन्त्र सोधिएको प्रश्नको जवाबका माग गरिएको लेखा पेश गर्न नसकिने बेरुजु वा कैफियत देखिएको रकम व्यहोर्नुपर्नेछ।

२०. **बेरुजु असूल फँक्स्यॉट नियमित र लगत कायम गर्ने** : (१) महालेखा परीक्षकको प्रतिवेदनमा औल्याएको बेरुजु असूल उपर गर्नुपर्ने तथा तिर्नु वुझाउनु पनि भनी ठह-चाईएको रकमको लगत कार्यालयले अस्याविधिक गरी गराई राख्नुपर्नेछ।

(२) लेखा परीक्षणबाट देखिएको मस्तीट र हिनामिना भएको रकम वा तोकिए बमोजिम नियमित हुन नसकेको बेरुजु रकम जिम्मेवार व्यक्तिबाट असूल उपर गर्नुपर्नेछ।

(३) महालेखा परीक्षकको चारिक प्रतिवेदनमा औल्याएको बेरुजु सम्बन्धमा कार्यपालिकाको अनुमतिले सभामा उपस्थित भई आफ्नो प्रतिक्षया व्यस्त गर्ने र बेरुजु फँक्स्यॉट सम्बन्धीकाम कारबाही गर्ने पाराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ।

(४) बेरुजु असूल फँक्स्यॉट नियमित र लगत कायम गर्ने सम्बन्धमा सभामा छलफल भई प्रतिवेदन स्थीकृत भएपछि सो प्रतिवेदनमा उल्लेखित सुझावहरु कार्यान्वयन गर्ने पाराउने उत्तरदायी अधिकृतको हुनेछ।

(५) बेरुजु फँक्स्यॉट सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।

### बरवुभारथ, लिलाम विक्रित तथा मिन्हा सम्बन्धी व्यवस्था

**बरवुभारथ :** (१) नगरपालिकाका निवाचित प्रतिनिधिले आएँ जिम्मा भएको कागजात तथा जिन्सी सामान आफ्नो पदावधी समाप्त हुनुभन्ना १५ दिन अगाहे फिर्ता बुझाई साको प्राप्त भिन्नु पर्नेछ ।

(२) कर्मचारी सख्ता वा बढुवा हुँदा वा अवकाश प्राप्त गर्दा वा लामो अवधिमा कागजा वा बिदामा रहेण्या आफ्नो जिम्मामा रहेको नगदी जिन्सी वा सरकारी कागजात तोकिएको स्थादभिन्न बरवुभारथ गरी तोकिएको ठिँचामा बरवुभारथको प्रभागपत्रिलु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम बरवुभारथ नगर्न व्यक्ति बहलबाला कम्पचारी भए प्रचलित कानून बमोजिम नियमको तलब भत्ता रोक्का राखी रबहाल टुटेको व्यक्ति भए नियमको निवृत्तभरण वा उपदान रोक्का राखी एवं निवृत्तभरण उपदान नपाउने वा उपदान लिइसकेको व्यक्ति भए स्थानीय प्रशासनद्वारा पकाउ गरी बरवुभारथ गर्न लाग्नेछ ।

(४) समयमा बरवुभारथ नगरेको कारणबाट सरकारी नगदी, जिन्सी वा कुनै धनमाल नोक्सान भए बराबरको रकम र मोही बराबरको नियो रकम प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

(५) बरवुभारथ गर्न अन्य प्रद्या तोकिए बमोजिम हुनेछ ।

नगदी जिन्सी वा कुनै धनमाल नोक्सान भए बराबरको रकम र मोही बराबरको नियो रकम प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

### बण्ड १ संख्या १, बसार ३२ गते, २०७५ साल

(२) सार्वजनिक सम्पत्तिको जिम्मा, त्यसको लागत,

सरक्षण, बरवुभारथ र जवाफदेही सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

**लिलाम विक्री तथा मिन्हा दिने :** (१) यस कानून तथा यसअन्तर्गत बनेको नियम बमोजिम जिन्सी निरीक्षण गर्दा टुटफुट तथा बेक्षमा भई काम नलाग्ने भनी प्रतिवेदनमा उल्लेख भएको मालसामानहरू कार्यकारी अधिकृतले आवश्यक जाँचबुझ गर्दा लिलाम विक्री गर्नुपर्ने भनी ठह-चाइएको मालसामान तोकिए बमोजिमको कार्यविधि अपनाई लिलामविक्री गर्न सकिनेछ ।

(२) यस कानूनमा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि यो कानून अन्तर्गत उठन नसकेको बाँकी रकम, प्राकृतिक प्रकोप, दुर्घटना वा आफ्नो काष्वाहिरको पारिस्थितिले गर्दा तथा सुखाजरी भई वा खिएर, सडेर गई वा अन्य कारणबाट सरकारी हानी नोक्सानी हुन गएको वा ऐन बमोजिम लिलाम बढावढुङ्दा पनि नउठेको वा उठने स्थिति नदेखिएकोमा कारणपालिकाबाट तोकिए बमोजिमको कार्यविधि अपनाई मिन्हा दिन सकिनेछ ।

### परिच्छेद-७

#### विविध

**२४. काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी :** लेखा उत्तरदायी

जिन्सी अधिकृत, कार्यालय प्रमुख, जिम्मेवार व्यक्ति लगायत नगदी वा जिन्सी सम्बन्धी कामगर्ने अन्य अधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी अनुसार सम्बन्धित व्यक्तिले जवाफदेहीता बहन गर्नुपर्नेछ ।

**बंधू १ संख्या १, बासर ३२ गते, २०७५ साल**

२५. वितीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने : यस कानूनर अन्य प्रचलित

कानून वमोजिम तयार गर्नुपर्ने वितीय प्रतिवेदनहरु सम्बन्धित निकायमा देश भएको भित्रले सात दिन भित्र विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ ।

२६. आर्थिक प्रशासनको सञ्चालन : (१) नगरपालिकाको आर्थिक प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था तोकिए वमोजिम हुनेछ ।

(२) उपदेश (१) वमोजिमको व्यवस्था नभएसम्मका लागि यो कानूनर यस अन्तर्गत तोकिए वमोजिमको आर्थिक प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको परिचालन र व्यवस्थापन महालेखा नियन्त्रक कार्यालयले गर्नेछ ।

२७. सधीय र प्रदेश आर्थिक कार्यविधि कानूनलाई आधार मान्नुपर्ने : नगरपालिकाको सभाले आर्थिक कार्यविधि सम्बन्धी कानून बनाउद्या सधीय र प्रदेश आर्थिक कार्यविधि कानूनमा भएका व्यवस्थालाई मार्गदर्शनका रूपमा लिई सो वमोजिम गर्न गराउनु पर्नेछ ।

२८. विद्युतीय प्रविधिको प्रयोग गर्न सम्झेत् (१) यस कानून वमोजिम आर्थिक कारोबारको लेखा व्यवस्थित गर्न उपयुक्त विद्युतीय प्रणलीको प्रयोग गर्न सकिनेछ ।

(२) उपदेश (१) वमोजिमको आवश्यक प्रणाली नगरपालिका आफैले विकास गरी वा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त गरी लागू गर्न सकिनेछ ।

(३) उपदेश (२) वमोजिम विकास गरिएको प्रणालीमा समावेश नभएको वा पर्याप्त नभएको कुनै प्रणाली विकास गर्नुपर्ने भएमा लेखाको सिद्धान्त एवं वितीय ढाँचाको एकलक्ष्यताकालागि तोकिए वमोजिम महालेखा नियन्त्रक कार्यालयको समेत परामर्श लिनुपर्नेछ ।

२९. लेखापरीक्षण सहजीकरण समिति सम्बन्धी अन्य गरीने कार्यहरूमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गरी प्रभावकारी, दक्षतापूर्ण एवं भितव्ययी रूपमा सम्पादन गर्न,

**बंधू १ संख्या १, बासर ३२ गते, २०७५ साल**

वितीय प्रतिवेदनहरु लाई समयमै तयार गर्न तथा विश्वसनीय बनाउन, बेरुजु फँड्रैट गर्न गराउन नगर कार्यपालिकाले आफूमध्येलाट तोकेको सदस्यको अध्यक्षतामा नगरपालिकाको आन्तरिक लेखापरीक्षण गर्न तोकिएको अधिकृत, प्रमुख प्रशासकीय अधिकृतले तोकेको नगर पालिकाको अधिकृत र प्राविधिक अधिकृतसमेत रहेको एक लेखापरीक्षण सहजीकरण समिति रहनेछ ।

(२) लेखापरीक्षण सहजीकरण समिति सम्बन्धी अन्य व्यवस्था तोकिएवमोजिम हुनेछ ।

३०. अधिकार प्रत्यायोजनः योकानूनवा यसअन्तर्गत बनेको नियम वमोजिम कुनै कार्यालय वा अधिकारीलाई प्राप्त अधिकारामध्ये तोकिए वमोजिमका अधिकार वाहेकका अन्य अधिकार कुनै अधिकारीले प्रयोग गर्नेपरी प्रत्यायोजन गर्न सकिनेछ ।

३१. नियम निर्देशिका वा कार्यविधि बनाउने अधिकारः यस कानूनको उद्देश्य कार्यालयबाट गर्न नगर कार्यपालिकाले आवश्यक नियमहरु, निर्देशिका, कार्यविधि वा मार्गदर्शन बनाउन सम्झेत् ।

प्रमाणित भित्र : २०७५ श्रावण ६ गते

आशाले

प्रमुख प्रशासकीय अधिकृत  
मान्यता

सागर मिश्र